



नेपाली राजदूतावास पेरिस, फ्रान्स

मिति: २०७८ चैत्र २

नेपाल आगमन र नेपालबाट प्रस्थान सम्बन्धी सूचना !

हालैका दिनहरूमा नेपालमा कोभिड-१९ को संक्रमण क्रमशः कम हुँदै गएको पक्षलाई हृदयंगम गरी नेपाल सरकारले यस अघि जारी गरेको नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापन सम्बन्धी आदेशहरूको सट्टा तुरुन्तै लागू हुने गरी निम्नानुसारको नयाँ व्यवस्था गरेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचना गरिएको छः

नेपाल आउँदा आवश्यक पर्ने कागजपत्रहरूः

(क) भ्याक्सीन प्रमाणपत्र

हवाई मार्ग वा स्थल मार्ग भई विदेशबाट नेपाल प्रवेश गर्ने यात्रीले कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको प्रमाणपत्र पेश गर्नुपर्नेछ । त्यस्तो प्रमाणपत्र पेश गर्न नसक्ने यात्रुले यात्रा शुरू गर्नु ७२ घण्टा अघिको कोभिड-१९ परीक्षण (RT-PCR, True NAAT, Gene Xpert) को नेगेटिभ रिपोर्ट भएको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

(ख) विदेशबाट नेपाल आउने व्यक्तिले भर्नुपर्ने फाराम (वेब साइट: www.ccmc.gov.np)

विदेशबाट नेपाल आउने यात्रुहरूले कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (CCMC) को वेब साइट दिइएको "विदेशबाट नेपाल आउने व्यक्तिले भर्नुपर्ने फाराम" भरी सोको एक प्रति र बारकोडको प्रतिलिपि साथमा लिइ जानुपर्नेछ ।

(उक्त फाराममा मागेको व्यहोरा भरी फारामको अन्तिममा "सेभ" बटममा क्लिक गरेपछि बारकोड प्राप्त हुन्छ । भ्याक्सीनको प्रमाणपत्र हुनेले हवाई टिकट प्राप्त गरेपछि र नहुनेले पी. सी. आर. रिपोर्ट प्राप्त हुनसाथ समयमै फाराम भरेर अन्तिम समयमा हुनसक्ने सम्भावित झमेलाबाट मुक्त हुन सकिन्छ ।)

नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको लागि सूचनाः

नेपालबाट हवाई मार्ग भई अन्य मुलुक जाने यात्रुहरूको लागि गन्तव्य मुलुकको कोभिड-१९ सम्बन्धी स्वास्थ्य प्रोटोकल बारे सम्बन्धित एअरलाइन्सले आफ्ना यात्रुहरूलाई जानकारी गराउनु पर्नेछ । यात्रुहरूले पनि आफू जान लागेको मुलुकमा प्रचलित स्वास्थ्य प्रोटोकल बारेको जानकारी आफूले यात्रा गर्ने वायुसेवाबाट प्राप्त गरी तदनुसारका कागजात साथमा लिइ जानुपर्नेछ ।

यात्रा व्यवस्थापन सम्बन्धी आदेश र सूचनाहरू खारेजः

नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापन सम्बन्धी यस अघिका सूचनाहरू खारेज गरिएको छ ।

